



नेपाल सरकार

# प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय



सिंहदरबार, काठमाडौं  
नेपाल ।

पत्र संख्या:-

च.नं.: -

प्रेस विज्ञप्ति

कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकार (मन्त्रिपरिषद्) बाट समय-समयमा भएका आदेश र सम्माननीय प्रधानमन्त्रीज्यूले राष्ट्रका नाममा सम्बोधन गर्दा दिनुभएको निर्देशनबमोजिम तयार गरिएको कोभिड-१९ को व्यवस्थापनका लागि लक्षित कार्ययोजना कार्यान्वयन गरी महामारीको रूपमा फैलिरहेको कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचार पद्धतिलाई सुदृढ एवम् प्रभावकारी बनाउन यस विषयमा परिस्थितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय थप सजग एवम् क्रियाशील रहेको छ।

माननीय उपप्रधानमन्त्रीको अध्यक्षतामा मिति २०७८/०१/२८ गते नेपाल सरकारका मुख्य सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवहरु, गृह सचिव, उद्योग सचिव, औषधी व्यवस्था विभागका महानिर्देशक, स्वास्थ्य सेवा विभागका महानिर्देशक, नेपाल उद्योग वाणिज्य महा संघका अध्यक्ष, चेम्बर अफ कर्मर्षका अध्यक्ष, सी.एन.आई का अध्यक्ष, अक्सिजन उत्पादन संघका महासचिव, ललितपुर महानगरपालिकाका नगर प्रमुख, मध्यपुर ठिमी नगरपालिकाका नगर प्रमुख, मेडीसिटी अस्पतालका निर्देशक, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका निर्देशक सहित चिकित्सक एवम् पदाधिकारी र वीर अस्पतालका निर्देशक सहित अन्य पदाधिकारीका बीच कोभिड-१९को प्रभावकारी व्यवस्थापनका विषयमा सघन छलफल एवम् निर्णयहरु गरिएको छ।

उक्त बैठकबाट अक्सिजनको उत्पादन बढाउने, अक्सिजन उद्योगहरुमा बिना व्यवधान २४सै घण्टा विद्युत र पानीको सुविधा सुनिश्चित गर्ने, उद्योगको सुरक्षाका लागि पर्याप्त व्यवस्था मिलाउने, अक्सिजनको उत्पादनसँग सम्बद्ध कर्मचारी अस्वस्थ भएमा तत्काल अस्थायी कर्मचारी/प्राविधिकद्वारा उत्पादन कार्य संचालन हुनसक्ने वैकल्पिक व्यवस्था गर्ने, विदेशबाट अक्सिजन ट्यांकर आयात गरेर नेपालमा नै भर्ने, तरल अक्सिजन आयात गर्ने, प्रमुख अस्पतालहरुमा हावाबाट अक्सिजन उत्पादन गर्न सक्ने प्रविधियुक्त अक्सिजन प्लान्ट तत्काल आयात गरी जडान गर्ने, स्वास्थ्य मन्त्रालयले आई.सी.यू., एच. डी. यू., भेन्टिलेटर र विरामीको संख्याको तथ्यांक प्रकाशन गर्ने, उद्योगहरुलाई उपलब्ध गराउने अक्सिजनको कोटा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा तोक्ने र यसको अनुगमनका साथै आकस्मिक व्यवस्थापनका लागि समन्वय सी.सी.एम.सी. ले गर्ने, सम्बद्ध उद्योग २४ सै घण्टा सूचारु गरी अक्सिजन उपलब्ध गराउने, सञ्चित भएका जिल्लाहरुबाट काठमाडौं उपत्यका बाहिरका अक्सिजन

नेपाल सरकार

# प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय



सिंहदरबार, काठमाडौं  
नेपाल ।

पत्र संख्या:-

च.नं.: - उद्योगहरूबाट अक्सिजन भरी उपत्यकामा ल्याउने प्रवन्ध गर्ने, औषधी उपकरण लगायतका मानवीय सहायता हवाईमार्गबाट ल्याउने व्यवस्था मिलाउने लगायतका निर्णयहरू भएका छन्।

गृह मन्त्रालयका अनुसार मिति २०७८/०१/२८ गते देशभरका विभिन्न सीमानाकाबाट ४,४०१ नेपाली नागरिक नेपाल प्रवेश गरेका छन्। देशभरका २,२५७ क्वारेन्टिनमा जम्मा ३४०९ बेड क्षमता रहेको छ। क्वारेन्टिन बेड संख्या अघिल्लो दिनको तुलनामा २९० वटा बढेको छ। देशभर १५३ जना क्वारेन्टिन उल्लङ्घनकर्ताहरूलाई कारवाही भै जरीवाना भएको जानकारी प्राप्त भएको छ। देशभर उपलब्ध ४१,१५८ अक्सिजन सिलिण्डर मध्ये ८,००९ अक्सिजन सिलिण्डर मात्र मौज्जात रहेको विवरण प्राप्त भएको छ। यसै गरी उद्योग र निर्माण क्षेत्रबाट १,४६० अक्सिजन सिलिण्डर मेडिकल प्रयोजनको लागि प्राप्त भएको छ। गण्डकी प्रदेशमा अक्सिजनको कालोबजारी गर्ने २ जनालाई कारवाही भएको छ। निषेधाज्ञाका बीच अत्यावश्यक सेवाहरू नियमित तवरले सन्चालन गर्ने प्रवन्ध मिलाइएको छ। साथै निर्माण सामग्रीको ढुवानी र आपूर्तिलाई सहजीकरण गरिएको जानकारी प्राप्त भएको छ।

अर्थ मन्त्रालयका अनुसार कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचारको लागि रु. ३,५७,४६,२०४/- को ६,३७,२४३ मेडिकल उपकरणहरू र रु. १८,६४,५२,३७८/- को औषधिहरू पैठारी भएको जानकारी प्राप्त भएको छ। पैठारी भएका मेडिकल उपकरणहरूमा २,००० डिजिटल इन्फ्रारेड थर्मोमिटर, ५,४४,८२६ फेस मास्क, २,००० पल्स अक्सिमिटर, ७३५ अक्सिजन सिलिण्डर, १९३ अक्सिजन कन्सनट्रेटर, ४ इन्फ्युजन सिरिन्ज पम्प, ८७,४०० सिरिन्ज र ८५ मेडिकल/सर्जिकल फर्निचर रहेका छन्। कोभिड-१९ प्रतिकार्यका लागि एच.डी.यू. स्थापना तथा जडान खर्च भुक्तानीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई रु. ५,५८,७४,०००/- वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई रु. २,७२,५३,०००/- र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई रु. ६,२५,४०,०००/- रकम निकासी भएको अवस्था छ। त्यसैगरी, कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचार कार्य (मेडिकल उपकरण खरिद, औषधी खरिद, विरामीको उपचारमा प्रत्यक्ष रूपमा संलग्न स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरूको व्यवस्थापन सम्बन्धी मार्गदर्शन, २०७७ बमोजिम खाना तथा बसोबास खर्च, वेड, आई.सि.यू.मा अक्सिजन पाइपलाइन विस्तार र लीक्वीड अक्सिजन भर्ने कार्य) का लागि शुक्रराज ट्रपिकल सुरुवा रोग अस्पताललाई रु. २४,००,००,०००/- निकासी भएको छ। लुम्बिनी प्रादेशिक अस्पतालमा एच.डी.यू. स्थापना तथा जडानको सिर्जित दायित्व भुक्तानीको लागि रु. ३,३५,८८,०००/- वित्तीय हस्तान्तरण स्वीकृत भएको अवस्था छ। साथै, कोभिड-१९ बाट संक्रमित विरामीहरूको उपचारका

२

टेलिफोन : ४२११०६३, ४२११०२१, ४२११०७७, ४२११०६६

फ्याक्स : ४२११०६५, ४२११०८६, ४२११०३८, ४२११०२१, ४२११०४७, पो.ब.नं. : २३३१२, काठमाडौं, नेपाल

ई-मेल : [info@opmcm.gov.np](mailto:info@opmcm.gov.np)

वेब साईट : <http://www.opmcm.gov.np>